

## कार्य सञ्चालन निर्देशिका, २०७९

कार्यपालिकाबाट स्वीकृत मिति:- २०७९/०५/१०

प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित मिति:-

संबत २०७९ सालको निर्देशिका संख्या:- ०३



याडवरक गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
थर्पु, पाँचथर  
प्रदेश नं. १, नेपाल

## याडवरक गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७९

याडवरक गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन, उपलब्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न, सरकारी खर्चहरु कानुनी सिमावद गरी सार्वजनिक कोषको सदुपयोग गर्न, गाउँपालिका तथा मातहतका निकायहरुको आर्थिक प्रशासनलाई सुव्यवस्थित एवं प्रभावकारी बनाउन तथा उत्पादनमुलक तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्न बाझ्छनीय भएकोले,

स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७७ को दफा ४ बमोजिम कार्यपालिकाको मिति २०७९।०५।१० को बैठकले यो निर्देशिका जारी गरेको छ ।

### परिच्छेद - १

#### संक्षिप्त नाम र प्रारम्भ

#### १. संक्षिप्त नाम र प्रारम्भ:-

- (१) यो निर्देशिकाको नाम "याडवरक गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७९" रहेको छ ।
- (२) यो निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ ।

#### २. परिभाषा र व्याख्या:- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:-

- (१) "गाउँपालिका" भन्नाले याडवरक गाउँपालिकालाई जनाउँछ ।
- (२) "पदाधिकारी" भन्नाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य र यस निर्देशिका बमोजिम सुविधा प्राप्त गर्ने अधिकृत कर्मचारी सम्झनु पर्दछ ।
- (३) "विशिष्ट पदाधिकारी" भन्नाले गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष लगायत प्रदेश तथा सङ्घीय सरकारका पदाधिकारीहरु तथा जिल्ला स्तरका कम्तिमा रा.प. द्वितीय अधिकृत नवै/ दशौ वा सो भन्दा माथिल्लो स्तरको कार्यालय प्रमुख वा कर्मचारीलाई सम्झनु पर्दछ ।
- (४) "कर्मचारी" भन्नाले गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई जनाउँछ ।
- (५) "प्रशासनिक खर्च" भन्नाले तलब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, चियापान, कार्यशाला/तालिम/गोष्ठी/सेमिनार जस्ता कार्यक्रम तथा अतिथि सत्कार खर्च लगायत हुने दैनिक खर्च जनाउँछ ।
- (६) "बैठक" भन्नाले गाउँसभा वा गाउँपालिका वा विषयगत समितिहरु वा वडा समिति वा कुनै कानुनी वा नीतिगत व्यवस्था बमोजिम गठित समिति वा कार्यदलहरुको बैठक सम्झनु पर्दछ ।
- (७) "मन्त्रालय" भन्नाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्दछ ।

प्राप्ति गर्ने गाउँपालिकाको  
नियम वा आदेश र नियमिति (प्राप्ति)  
गाउँपालिकाको नियम वा आदेश  
प्राप्ति गर्ने गाउँपालिकाको  
नियमिति (प्राप्ति)  
प्राप्ति गर्ने गाउँपालिकाको  
नियमिति (प्राप्ति)  
प्राप्ति गर्ने गाउँपालिकाको  
नियमिति (प्राप्ति)  
प्राप्ति गर्ने गाउँपालिकाको  
नियमिति (प्राप्ति)

## परिच्छेद-२

### **बैठक भत्ता सम्बन्धी व्यवस्था**

३. बैठक: (१) गाउँपालिकामा हुने बैठकमा सहभागीहरूले देहाय बमोजिमको अवस्थामा बैठक भत्ता तथा अन्य सुविधा पाउनेछन्।

- (१) प्रचलित कानून, निर्णय तथा आदेश तथा वार्षिक कार्यक्रम बमोजिम गठित समिति वा कार्यदलको बैठकका लागि मात्र बैठक भत्ता उपलब्ध गराउन सकिनेछ।
- (२) बैठक कार्यालय समय अधि वा पछि बसेको हुनु पर्नेछ।
- (३) स्पष्ट विषयवस्तु र कार्यसुची बिना बसेको बैठकको भत्ता प्रदान गरिने छैन।
- (४) समिति वा कार्यदल गठन गर्दा नै बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध गराउने गरी निर्णय भएको अवस्थामा मात्र बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध हुनेछ।
- (५) कार्यप्रकृति अनुसार सकेसम्म मितव्यी तरिकाले न्युनतम संख्यामा हुने गरी बैठक राख्नु पर्नेछ।
- (६) समिति वा कार्यदलका कूल सदस्य बाहेक सो सङ्ख्याको बढीमा पचिस प्रतिशतले हुन आउने सङ्ख्यामा विज्ञ, आमन्त्रित सदस्य वा कर्मचारीलाई मात्र यस निर्देशिका बमोजिम बैठक भत्ता उपलब्ध गराइनेछ।
- (७) बैठक व्यवस्थापनमा सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतले एक जना कर्मचारीलाई सहयोगी कर्मचारीको रूपमा खटाउन सक्नेछ।
- (८) गाउँसभा, कार्यपालिका, न्यायिक समिति, वडासमितिको नियमित बैठकलाई यस निर्देशिकाको प्रयोजनका लागि बैठक मानिने छैन।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यालय समयमा बसेको बैठकको बैठक भत्ता उपलब्ध गराइने छैन।

४. बैठक खर्च सम्बन्धी व्यवस्था: (१) समिति तथा कार्यदलका पदाधिकारी तथा कर्मचारीहरूले देहाय बमोजिम प्रतिव्यक्ति बैठक भत्ता पाउने छन्।

- (१) अध्यक्ष, उपाध्यक्षको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु एकहजार पाँच सय
- (२) प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु एकहजार दुई सय,
- (३) अन्य पदाधिकारी वा अधिकृत स्तरको कर्मचारीको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु. एकहजार,
- (४) यस कार्यविधिमा जुनसुकै कुरा लेखिएको भएतापनि एक व्यक्तिले एक दिनमा बढीमा दुई वटा बैठकको मात्र बैठक भत्ता पाउनेछ।
- (५) बैठक भत्तामा नियमानुसार कर कद्दी हुनेछ।

(२) बैठकमा सहभागी व्यक्तिहरूको पानी तथा चिया, खाजा खर्च वापत बढीमा प्रति व्यक्ति तिन सय रुपैयाँ सम्म खर्च गर्न सकिनेछ।

(३) सहयोगी कर्मचारीलाई बैठक व्यवस्थापनको काममा लगाए बापत प्रति बैठक पाँच सय रुपैयाँ दिन सकिनेछ।



### परिचय-३

खाजा तथा असिंहि सत्कार खर्ची शाखामी अवधारणा

६. खाजा खाना खर्चः देहायको अवधारणा कमीताईलाई खाजा खर्च उपराज गराउन मिल्नेछ ।

- (१) कार्यालय समयमा सत्त्वाद्वे हुन यसको भए प्रमुख प्रशासकीय अधिकृतले नोकेको पिरिट कापमी लागि मात्र कार्यालय शामय अपि तो पिरि बैठक रात्रि का कार्यालयको अवधि काममा लगाउन मिल्नेछ । तर न्यायीक समितिको बैठक आवश्यक अवधारणा कार्यालय समयमै परि बहत सक्छेछ ।
- (२) प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति दिन रात्रिएको बैठक तथा गरिएको कामले यस लाहा नमोजिय खाजा, खाना खर्च भुक्तानी हुने हैन । कार्यालय समय बालेक कमितापा दूर्घटना अविरित समय कार्य गोको अवधारणा भाव खाजा, खाना खर्च उपराज गराइनेछ । तर न्यायीक समितिको बैठकले हक उद्दी प्रशासकले गाउंको बैठकलाई भाव्यता दिइनेछ ।
- (३) अविरित समयमा काम गर्नु पर्ने भएमा देहाय बमोजिम खाजा तथा खाना खर्च उपराज गराउन का यो ब्राह्मणको खाना सदा खाजा खर्च गर्न सकिनेछ ।
- (४) सार्वजनिक विदाको दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा छ सय रुपैया ।
- (५) कार्यालय खुल्ने दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा तीन सय रुपैया ।
- (६) आठ घण्टा भन्ना बढी अवधि निरन्तर बैठक बसेको अवधारणा खाजा खर्चमा थप पचास प्रतिशत सम्प भुक्तानी गर्न सकिनेछ ।
- (७) गाउँसभा, कार्यपालिका, न्यायिक समिति, बडा समितिको बैठक बसेको दिन समितिका सदस्य तथा महाभागी कर्मचारीहरूले दफा ४ को उपदफा (२) बमोजिम खाजा खर्चको सुविधा पाउने छन् । साथै खाना खर्च जापत प्रति दिन प्रति व्यक्ति बढीमा तिन सय सम्प खर्च गर्न सकिनेछ ।
- (८) कर्मचारीहरूले यस दफा बमोजिम अविरित समयमा काम गरेको विवरण अनुसुचि-१ बमोजिमको डाँचामा खाजा प्रमुख समय र शाखा प्रमुखले आफ्नो शाखामा काम गर्ने कर्मचारी सहितको विवरण प्रमुख प्रशासकीय अधिकृत समय र प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष ज्यू समय पेश गर्नु पर्दछ ।
- (९) यस दफामा जुनहुके कुप्र सेविएको भएतापनि रात्रि वापतको सुविधा लिएका ता बैठक भता प्राप्त गरेका कर्मचारीले खाजा खर्चपाठ्ने हैन ।

८. विचारानन र असिंहि सत्कार खर्चः

- (१) विचारानन तथा असिंहि सत्कार बापत देहाय बमोजिममा पदाधिकारीले देहाय बमोजिमको रूपमा नबहने गरी साथिक रूपमा विचिप्प खर्चको आवेदन दिन माननेछन् ।
  - (क) गाउँपालिका अध्यक्षले रु. चारा हजार,
  - (ख) गाउँपालिका उपाध्यक्षले रु. दशा हजार,
  - (ग) गाउँपालिकाको कार्यालयले रु. पञ्चिस हजार,
  - (घ) बडाजायक/बडा कार्यालयले रु. पाँच हजार ।



- (२) उपदफा (१) बमोजिमको रकममा नबहने गरी कार्यालय व्यवस्थापन गर्ने कर्मचारीले जिम्मा लिई सम्बन्धित पदाधिकारीको अनुमतिले कार्यालय प्रयोजनका लागि मात्र खर्चको आदेश दिन पाउनेछ ।
- (३) उपदफा (१) र (२) मा उल्लिखित सीमा भन्दा बढीको खर्चको आदेश भएको अवस्थामा आधार र औचित्य सहित कार्यपालिका बैठकमा पेश गर्नु पर्नेछ । कार्यपालिकाको स्वीकृति नभई त्यस्तो रकम भुक्तानी हुने छैन ।


#### परिच्छेद ४

##### दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था

७. दैनिक भत्ता तथा भ्रमण खर्चः कर्मचारीले सहृदीय कानून बमोजिमको दरमा दैनिक तथा भ्रमण भत्ता पाउनेछन् । जनप्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धी व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ । दैनिक तथा भ्रमण भत्ता सम्बन्धी अन्य व्यवस्था देहाय बमोजिम हुनेछः

- (१) साधारणतया गाउँपालिकाका पदाधिकारी/कर्मचारी सम्बन्धित कामको लागि फिल्डमा खटिनु, खटाउनु पर्दा वा अनुगमन तथा सुपरीवेक्षण गर्नु पर्दा भ्रमण आदेश स्वीकृत गराएर मात्र जानु पर्नेछ । स्वीकृत भ्रमण आदेश बिना भ्रमण खर्च तथा दैनिक भत्ता भुक्तानी गरिने छैन ।
- (२) देहायका पदाधिकारीले भ्रमण वा काजको उद्देश्य, अवधि र भ्रमण गर्ने साधन तोकी भ्रमण आदेश स्वीकृत गर्न सक्नेछन् ।
- (क) अध्यक्ष - कार्यपालिका
  - (ख) उपाध्यक्ष – अध्यक्ष
  - (ग) प्रमुख प्रशासकीय अधिकृत – अध्यक्ष,
  - (घ) वडा अध्यक्ष र गाउँसभा सदस्य - अध्यक्ष
  - (ङ) प्रमुख प्रशासकीय अधिकृत बाहेकका अन्य कर्मचारीहरु –प्रमुख प्रशासकीय अधिकृत ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि गाउँपालिका क्षेत्र बाहिर भ्रमण गर्नु पर्दाको अवस्थामा अध्यक्ष/प्रमुखको भ्रमण आदेश गाउँ कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
- (४) प्रमुख प्रशासकीय अधिकृतको सात दिन भन्दा बढी अवधिको गाउँपालिका क्षेत्र बाहिरको भ्रमण गर्नु पर्ने अवस्थामा सहृदीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेशको प्रमुख सचिवलाई जानकारी गराउनु पर्नेछ ।
- (५) पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमण सम्बन्धी व्यवस्था सहृदीय कानून बमोजिम हुनेछ ।
- (६) कार्यालयको कामको शिलशिलामा बास बस्ने गरी कार्यालय रहेको स्थानबाट कम्तीमा पन्थ किलोमिटर बाहिरको क्षेत्रमा भ्रमण वा काजमा खटिएको कर्मचारीहरुले नेपाल सरकारले तोकेको दर र प्रक्रिया बमोजिमको दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेछन् ।

तर, पदाधिकारी तथा कर्मचारीले भ्रमण गर्दा सरकारी सवारी साधन प्रयोग भएको अवस्थामा यातायात खर्च पाईने छैन । सार्वजनिक सवारी साधनमा भ्रमण गर्नु परेमा प्रचलित भाडादर बमोजिमको रकम उपलब्ध गराईने छ ।



- (v) भ्रमण सर्व साक्षकी परफारक गर्न वा भूतानी मात्र गर्दा अनिवार्य भएमा भ्रमण प्रतिवेदन कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (vi) सात दिन भन्दा बढी अवधिको साथी पदाधिकारी वा कर्मचारीलाई भ्रमण वा काज खटाउनु पर्ने भएमा भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले त्यसको स्थै काज खोली आयुपन्ना एक तह माथिको अधिकारीको स्वीकृति लिई भ्रमण आदेश स्वीकृत गर्नु पर्नेछ ।
- तर, सात दिनभन्दा बढी अवधिको साथी काज खटाउना एक तहमात्रिको पदाधिकारीको स्वीकृति लिनु पर्नेछ ।
- (1) सरकारी सर्वसा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले साक्ष्य भएमात्र लिफायती । कम खर्चिलो बाटो वा सामारी साक्ष्य उपयोग गरी भ्रमण गर्नुपर्नेछ ।
- (2) ऐनिक भ्रमण भता उपयोग गर्ने कर्मचारीले ऐनिक भता उपयोग गरेको अवधिपार किल्ड भता वा अन्य कुनै किसिएको भता पाउने छैन ।
- (3) कुनै पदाधिकारी वा कर्मचारीले भ्रमण वा काजमा रहेको अवधिमा विदा बसेपा त्यसरी विदामा बस्दाको अवधिमा निकले बस कानुन बमोजिम पाउने ऐनिक भता, भ्रमण सर्व पाउने छैन ।
- (4) भ्रमणमा खटिने पदाधिकारी तथा कर्मचारीको भ्रमण अभिलेख खाता कार्यालयले व्यवस्थित रूपमा राख्नु पर्नेछ ।
- (5) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको भ्रमण साक्षकी अन्य व्यवस्था नेपाल सरकारको भ्रमण सर्व नियमावली बमोजिम हुनेछ ।

#### परिच्छेद - ५

##### अनुगमन भता

- c. अनुगमन भता:- गाउँपालिकाको योजना/कार्यक्रमहरु तथा मातहतका बडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय, साहकारी लगावत संघ संस्थाको काम कारबाहीको अनुगमन तथा सुपारिवेशन गरे बापत संबन्धित कर्मचारीहरूलाई देहाय बमोजिम अनुगमन भता उपलब्ध गराइनेछ ।
- (१) बाजार्यालयमा हाजिर भई अनुगमनमा गएर सोही दिन फर्केको हकमा नेपाल सरकारले स्विकृत गरेको ऐनिक भ्रमण भताको एक चौथाई भ्रमण भता
- (२) अनुगमनमा गएको दिन नपर्कि उतै बाम बसी अको दिन भात फर्केको हकमा गएको दिनको पुरे दिनको १ फर्केको दिनको एक चौथाई भ्रमण भता उपलब्ध गराउन बाधा पर्ने छैन ।
- (३) उपरदेश १, २, ३ र ४ इलिल्लित भता दावि गर्न कर्मचारीको हाजिरीमा पनि सोही अनुसारको रेकडे काम बाटको हुनु पर्दै ।
- (४) यस दफा बमोजिम अनुगमन भता प्राप्त गर्ने कर्मचारीहरूले अनुगमन प्रतिवेदन अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।
- (५) यस दफामा अन्यत्र जुनसुकै कुरा उल्लेख भएता पनि बडा नं. ४, ५ र ६ को हकमा संचालित/योजना कार्यक्रम, विभिन्न बाजार्यालयको अनुगमन गर्नी ऐनिक भ्रमण भताको एक चौथाई मात्र उपलब्ध गराइनेछ ।

पारवहन तथा मर्मत, ईन्धन सुविधा सम्बन्धी व्यवस्था

९. पारवहन तथा मर्मत सुविधा:-

- (१) कार्यालयमा उपलब्ध सवारी साधन कर्मचारीको जिम्मेवारी र निजहरूसे सम्पादन गर्नुपर्ने कार्य चापको आधारमा सम्बन्धिक रूपमा उपलब्ध गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको नाममा रहेको तथा भाडामा लिई वा अन्य कुनै तरिकाले कार्यालयले प्रयोगमा ल्याएको सवारी साधन सरकारी कामको लागि मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउनु पर्नेछ ।
- (२) कार्यालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयको कामको प्रयोजनको लागि उपलब्ध भए सम्म एक चारपाई ग्रे सवारी साधन उपलब्ध गराउने छ ।
- (३) कार्यालयमा सवारी साधनको उपलब्धता नभएमा आर्थिक वर्षको प्रारम्भमै मापदण्ड तय गरी कार्यालयले न्यूनतम मूल्यमा जिप/कार भाडामा लिन सक्नेछ ।
- (४) कार्यालयका महाशाखा/शाखा प्रमुख, <sup>६</sup> वैडासचिव तथा प्राविधिक कर्मचारीलाई कार्यालयबाट उपलब्ध भएसम्म सवारी साधनको व्यवस्था गरिनेछ ।
- (५) कार्यालयको सवारी साधन प्रयोग गर्ने कर्मचारी तथा पदाधिकारीहरूको लाइसेन्स अनिवार्य हुनु पर्नेछ ।
- (६) कुनै पदाधिकारी वा कर्मचारीले सरकारी सवारी साधन कार्यालयको काम बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन । सरकारी सवारी साधनको हिफाजत गरी सुरक्षित राख्नु सम्बन्धित सवारी साधन बुझी लिने कर्मचारीको जिम्मेवारी हुनेछ । सार्वजनिक विदाको दिन कार्यालयबाट उपलब्ध गराइएको सवारी पास बिना कार्यालयको सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
- (७) कार्यालयले कानुन बमोजिम सवारी साधनको राजश्व तिर्ने, बिमा गर्ने, प्रदूषण जाँच गरी सवारी साधन चुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउनेछ ।
- (८) सरकारी सवारी साधन प्रयोग गर्ने कर्मचारीलाई निजले प्रयोग गरेको सवारी साधनको लागि मर्मत विल बमोजिम बढीमा कारजिपको वार्षिक दश लाख र मोटरसाईकल वा स्कूटरको लागि वार्षिक असि हजार नब्दूने गरी मर्मत खर्च उपलब्ध गराईने छ । यस भन्दा बढी रकमको सवारी साधनको मर्मत सम्भार बापतको रकम भुक्तानी गर्नु पर्ने अवस्थामा कार्यपालिकाको निर्णय बमोजिम हुनेछ ।
- (९) सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राख्न पाइने छैन ।
- (१०) यस दफामा जुनसुकै कुरा उल्लेख गरिएको भएता पनि कार्यालयमा मौजुदा सरकारी सवारी साधन अपुग भएको तर सरकारी कामकाजको सिलसिलामा कर्मचारीहरूलाई सवारी साधन प्रयोग नगरी नहुने अवस्था भएको वा सवारी साधन प्रयोग गर्दा कार्यसम्पादनमा द्रुतता र प्रभावकारीता देखिने भएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरूलाई निजि सवारी साधनको पनि प्रयोग गर्न अनुमति दिन सक्नेछ ।
- (११) उपदफा ९ बमोजिम निजी सवारी साधन प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रयोग गर्नु पर्ने आवश्यकता, औचित्यता, कामको विवरण, अवधि र सवारी साधनको नविकरण गरेको ब्ल्यु बुक, कर्मचारीको लाइसेन्स सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेश गर्नु पर्नेछ ।



(१२) प्रमुख प्रशासकीय अधिकृतले उपदफा १० बमोजिम प्रयोग भएको सवारी साधनको अभिलेख सुरक्षित राख्नु पर्नेछ ।

(१३) निजि सवारी साधन प्रयोग गर्ने कर्मचारीहरूलाई कार्यालयले मर्मत तथा इन्धन खर्च उपलब्ध गराउन सक्नेछ । सर कार्यालयले उपलब्ध गराउने मर्मत खर्चको आधार उपदफा ८ मा उल्लेख गरे बमोजिम हुनेछ ।

(१४) यस दफामा जुनसुके कुरा लेखिएको भएता पनि सवारी साधन प्रयोग गर्ने कर्मचारीले आफूले प्रयोग गरिरहेको सवारी साधनको हिफाजत गर्ने, सुरक्षित राख्ने जिम्मेवारी स्वयम कर्मचारीको हुनेछ । किम्बायती र सुरक्षित रूपमा प्रयोग गर्दा गर्दै पनि सवारी साधन मर्मत गरी कार्यालयमा भुक्तानी भाग गर्नु पर्ने अवस्था भएमा कार्यालय प्रमुखबाट मर्मत आदेश स्विकृत गराएर मात्र सवारी साधन मर्मत गर्नु पर्नेछ । कार्यालयले मर्मत गर्नु भन्दा अगाडी नै मर्मत आदेश स्विकृत नगराई आफूले प्रयोग गरेको सवारी साधन मर्मत गरी भुक्तानीको लागि कार्यालयमा पेश गरिएको बिल भरपाईको भुक्तानी गर्ने छैन ।

#### १०. इन्धन सुविधा:

(१) सरकारी तथा निजि सवारी साधन प्रयोग गरी नियमित रूपमा कार्यालयको कामकाज गर्ने कर्मचारीलाई अनुसूची-२ बमोजिमको इन्धन सुविधा उपलब्ध गराइनेछ ।

(२) सरकारी तथा निजि सवारी साधन प्रयोग गर्ने कर्मचारीहरूले इन्धन सुविधा लिन चाहेमा आफूले प्रयोग गरेको सवारी साधनको ब्लू बुकको छायाँप्रति र सवारी चालक अनुमतिपत्र प्रतिलिपि अनिवार्य रूपमा कार्यालयमा पेश गर्नु पर्नेछ । ब्लू बुकको र सम्बन्धित कर्मचारीको नाममा रहेको सवारी चालक अनुमतिपत्रको छायाँप्रति पेश नगरे सम्म इन्धन वापतको सुविधा उपलब्ध गराइने छैन ।

(३) कार्यालयले इन्धन सुविधा वितरणको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।

#### ११. सवारी साधन सम्बन्धी अन्य व्यवस्था:

(१) सवारी साधनको सुविधा प्राप्त गर्ने वा उपलब्ध गराउनु पर्ने पदाधिकारी तथा कर्मचारीलाई कार्यालयमा उपलब्ध सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाइनेछ । कार्यालयमा सवारी साधन उपलब्ध नभएको अवस्थामा कार्यालयमा श्रोत उपलब्धताको अवस्था हेरी देहाय बमोजिमको मापदण्डभित्र रही सवारी साधन खरिद गर्न सकिनेछ ।

(क) याजपत्राद्वित तृतीय श्रेणी वा अधिकृत स्तर सातौं/आठौं श्रेणीकोको प्रमुख प्रशासकीय अधिकृतलाई सात्री लाख सम्मको सवारी साधन,

(ख) अधिकृत स्तर छैटौं/सातौं स्तरको शाखा प्रमुख वा कर्मचारीलाई मोटरसाईकल तथा स्कूटर २०० सि.सि. सम्म

(ग) शाखा/इकाई प्रमुख, वडा सचिव/प्राविधिक कर्मचारीलाई मोटरसाईकल तथा स्कूटर १८० सि.सि. सम्म ।

(२) कार्यालयका सवारी साधन नियमित रूपमा मर्मत सम्भार गरी चालु हालतमा राख्नुपर्नेछ । कार्यालयबाट नयाँ सवारी साधन खरिदलाई निरत्साहित गरिनेछ । कार्यालयले नया सवारी साधन खरिद गर्नु पर्ने अवस्थामा ईलेक्ट्रिकल तथा बातावरण मैत्री सवारी साधन खरिद तथा प्रयोगमा जोड दिनेछ ।



### परिच्छेद - ७

सञ्चार, पोशाक, प्रोत्साहन भत्ता सम्बन्धी व्यवस्था

१२. जनप्रतिनिधिको सञ्चार, पोशाक, तथा अन्य भत्ता: जनप्रतिनिधिको सञ्चार, पोशाक, तथा अन्य भत्ता प्रदेश कानुनमा भए बमोजिम हुनेछ ।

१३. पत्रपत्रिका तथा सञ्चार सुविधा:

(१) कार्यालयले पदाधिकारी तथा कर्मचारीलाई स्रोतको उपलब्धता हेरी पत्रपत्रिका खरिद गरी उपलब्ध गराउन सक्नेछ ।

(२) प्रमुख प्रशासकीय अधिकृतलाई एक थान मोबाइल, एक थान पोष्टपेड सिमकार्ड र मासिक तिन हजार रुपैयाँमा नबढाई सञ्चार सुविधा वापतको रकम वा मोबाइल रिचार्जको सुविधा उपलब्ध गराइनेछ ।

(३) सूचना अधिकारी, प्राविधिक शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख, जिन्सी शाखा प्रमुख र उजुरी प्रशासकलाई मासिक एक हजार पाँच सय रुपैयाँमा नबढाई मोबाइल रिचार्जको सुविधा उपलब्ध गराइनेछ ।

(४) महाशाखा/शाखा/इकाई प्रमुख र वडा सचिवलाई मासिक एक थान पोष्टपेड सिमकार्ड मासिक एक हजार रुपैयाँमा नबढाई सञ्चार सुविधा वापतको रकम वा मोबाइल रिचार्जको सुविधा उपलब्ध गराइनेछ ।

(५) प्राविधिक कर्मचारीलाई मासिक एक हजार रुपैयाँमा नबढाई सञ्चार सुविधा वापतको रकम वा मोबाइल रिचार्जको सुविधा उपलब्ध गराइनेछ ।

(६) कार्यालयवाट उपलब्ध भएको सञ्चार खर्च कार्यालयको प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्नेछ ।

(७) यस दफा बमोजिम उपलब्ध गराउने सञ्चार खर्च वापतको सुविधाको लागि कर्मचारीले नेपाल टेलिकम, इसेवा वा त्यस्तै सेवा प्रदायक कम्पनि संस्थाको बिल संलग्न गरी पेश गर्नु पर्नेछ ।

१४. पोशाक भत्ता: स्थानीय तहका कर्मचारीलाई प्रत्येक वर्षको चैत्र महिनामा पोशाक भत्ता वापत नेपाल सरकारका कर्मचारीले पाए सरहको रकम उपलब्ध गराइनेछ ।

### परिच्छेद - ८

तालिम/गोष्ठि/सेमिनार/कार्यशाला संचालन

१५. तालिम/गोष्ठि/सेमिनार:

(१) वार्षिक कार्यक्रम तथा वजेटमा समावेश भएका तालिम/गोष्ठि/सेमिनार जस्ता कार्यक्रमहरु उपलब्ध भएसम्म सरकारी हलमा नै सञ्चालन गरिनेछ ।

(२) स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने तालिम, गोष्ठी र सेमिनार लगायतका कार्यक्रममा देहाय बमोजिमको मापदण्डलाई आधार लिई खर्च गर्नु पर्नेछ । सो देखि बाहेकका बिषयहरु र उल्लेखित दरभन्दा अधिक दरमा खर्च गर्नु परेमा आर्थिक प्रशासन शाखा बाट स्विकृत लिएर गर्नु पर्नेछ । नियमित/बिनियोजित कार्यक्रम बाहेकका सभा, सम्मेलन, गोष्ठी, कार्यशाला, समारोह, जात्रा पर्वका लागि बजेट माग गर्ने तथा स्विकृत दिइने छैन ।



नं.	प्रयोजन/विवरण	दर	कैफियत
	टोल विकास संस्था / उ.स./समुह, संस्थाद्वारा सञ्चालन गरिने तालिम, गोष्ठि, सेमिनार, सम्मेलन, कार्यशालाको कार्यपत्र प्रस्तुत कर्ता पारिश्रमिक (प्रति सत्र)		कार्यपत्र कमितमा ७५० शब्दको हुनु पर्नेछ । (पारदर्शक पाना वा प्रस्तुतिकरण टिपोटको फोटोकपी कार्य पत्रमा मान्य हुने छैन ।)  आन्तरिक प्रस्तुतकर्ता भनाले सम्बन्धित समुह, संस्था, टोल विकास संस्था, उ.स., निकाय, भित्रका पदाधिकारी वा व्यक्ति सम्झनु पर्छ ।
	<u>अधिकृतस्तर</u> (क) बाहिरी प्रस्तुतकर्ता ● कार्यपत्र बापत / प्रवचन बापत	२०००।-	कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका वा अन्य ठाउँबाट प्रियक्षक बोलाउनु परेया निजसाई नियमानुसार आतेजाते यातायात खर्च र दैनिक भत्ता उपलब्ध गराउन सकिनेछ । तर प्रस्तुत कर्ता र प्रशिक्षकसाई निजको सेवा सर्त सम्बन्धी नियममा उल्लेख भए बमोजिम जिल्ला भित्रको यातायात खर्च र दैनिक भत्ता उपलब्ध गराउन वाधा पर्ने छैन ।
	(ख) आन्तरिक प्रस्तुतकर्ता कार्यपत्र/प्रवचन बापत	१५००।-	
	<u>सहायकस्तर</u> (क) बाहिरी प्रस्तुतकर्ता ● कार्यपत्र बापत / प्रवचन बापत	२०००।-	
	(ख) आन्तरिक प्रस्तुतकर्ता ● कार्यपत्र/प्रवचन बापत	१०००।-	
२	तालिम, गोष्ठि कार्यपत्र सम्मेलन कार्यशालाको टिप्पणी कर्ताको पारिश्रमिक	७००।-	एउटा कार्यपत्रमा दुई जना भन्दा बढी टिप्पणी कर्ता साडून पाइने छैन ।
३	<u>सिप विकास तालिम</u>  कक्षागत व्यवस्थापन (प्रतिकक्षा) कार्यपत्र/Hands out बापत कक्षा सञ्चालन बापत	५०० १०००	सात कार्य दिन सम्म तालिम कक्षागत रूपमा र सो भन्दा बढिको तालिममा आवधिक रूपमा श्रोत व्यक्तिको व्यवस्था गर्नु पर्नेछ । आवधिक रूपमा श्रोत व्यक्तिको व्यवस्था गर्दा एउटा तालिममा २ जना राख्नु पर्दछ । र सिप स्तरको आधारमा स्थानीय प्रचलन समेतको विचार गरी उल्लेखित अधिकतम सिमाभित्र पारिश्रमिक तोक्नु पर्नेछ ।
	आवधिक व्यवस्थामा (बाहिरी श्रोत व्यक्तिको रुकमा ३० कार्य दिन सम्म प्रतिदिन) मुख्य प्रशिक्षक (प्रतिदिन कमितमा २ कक्षा लिनु पर्ने) सहायक प्रशिक्षक (प्रतिदिन कमितमा २ कक्षा लिनु पर्ने)	१००० ७५०	सम्बन्धित कार्यालयले सञ्चालन गरेको तालिममा सोहि कार्यालयको श्रोत व्यक्ति भएको अवस्थामा कक्षा लिए बापतको पारिश्रमिक पाउने छैन तर कार्यपत्र बापतको रुकम पाउने छैन ग्रामीण पशुस्वास्थ कार्यकर्ता तालिम जस्ता विभिन्न विषय बिज्ञ आवश्यक हुने तालिममा आवधिक रूपमा श्रोत व्यक्तिको व्यवस्था गरेपछि पनि आवश्यक भए जम्मा कक्षाको २० % सम्म अतिरिक्त श्रोत व्यक्तिगत कक्षागत रूपमा सञ्चालन गराउन सकिनेछ । एउटा कक्षा कमितमा १ घण्टा ३० मिनेट हुनु पर्दछ ।
	आवधिक व्यवस्थामा (बाहिरी श्रोत व्यक्तिको रुकमा ३० दिन कार्यदिन भन्दा बढी यासिक) मुख्य प्रशिक्षक (यासिक न्यूनतम ६० कक्षा लिनु पर्ने)	३५,०००।-	

गोप्य विद्यालय  
कार्यपाल  
प्रभान्न शर्मा

	सहायक प्रशिक्षक (मासिक न्युनतम ६० कक्षा लिनु पर्ने)	३३०००-	कार्यपत्र भन्नाले कम्तिमा ७५० शब्दको प्रबन्ध भएको हार्ड कपि र सफ्ट कपि सम्झनु पर्दछ । पारदर्शक पाना प्रस्तुतिकरण टिपोट वा प्रस्तुतीकरणको प्रयोजनको लागि तयार पारिएको अरु त्यस्तै सामग्रीको छायाप्रति कार्यपत्र हुदैन ।
४	गाउँपालिकाबाट सञ्चालित सबै प्रकारका तालिम, गोष्ठी, सेमिनारका श्रोत व्यक्ति र प्रशिक्षकको पारिश्रमिक (आन्तरिक / बाहिरी )		कार्यपत्र भन्नाले कम्तिमा ७५० शब्दको प्रबन्ध सम्झनु पर्दछ, पारदर्शक पाना प्रस्तुतिकरण टिपोट वा प्रस्तुतिकरण प्रयोजनका लागि तयार पारिएको त्यस्तै प्रकृतिको छायाँकपि कार्यपत्र हुदैन । प्रयोगात्मक कक्षा समेत यसै बमोजिम हुनेछ ।
	(क) अधिकृत स्तरको तालिम गोष्ठि		प्रशिक्षक तथा कार्यपत्र प्रस्तुतकर्ताले दैनिक बढीमा चार सेसनको भुक्तानी लिन सक्नेछन् । एउटा कक्षा कम्तिमा १:३० मिनेटको हुनु पर्नेछ ।
	● कार्यपत्र/Hands Out र कक्षा सञ्चालन बापत	३०००	
	(ख) सहायक स्तरको तालिम गोष्ठि		तालिमको सहभागीलाई आफ्नो घर वा साविकको बसोबास स्थल बाट दैनिक ओहोर दोहोर गर्न नभ्याइने २० किमि भन्दा बढी दुरी बाट सहभागी हुनु पर्ने भएमा आबासको व्यवस्था गर्नु पर्नेछ ।
५	गोष्ठि, तालिम, सम्मेलन, कार्यशाला, उद्घाटन, समापन खाजा खाना (प्रति व्यक्ति)		संयोजक, प्रशिक्षक/श्रोत व्यक्ति, प्रतिवेदक र सहयोगि कर्मचारीलाई समेत उपलब्ध गराइनेछ ।
	● खाजा, चिया	२००	कार्यक्रममा सहभागिहरूलाई खाना समेत खुवाउनु पर्ने भई सोहि बमोजिम कार्यक्रम बापतको खाना खापतको रकम खर्च गर्न सकिनेछ ।
	● खाना	३००	
	(विभिन्न विशिष्ट व्यक्तिहरूलाई यस्तो समारोहमा निमन्त्रणा गरिएको अबस्थामा यस्ता सबै व्यक्तिको खाना खाजा खर्च बापत एकमुष्ट ३००० सम्म खर्च गर्न सकिनेछ । तर विशिष्ट व्यक्तिहरूको उपस्थित प्रमाणित भएको देखाउनु पर्नेछ ।)		
६	मसलन्द		प्रशिक्षण कार्यको मसलन्द अन्तर्गत स्टेशनरी (डायरी, बलपेन, स्पाइल, क्लियर ब्याग आदि), वोर्डमार्कर, पारदर्शक पाना, कार्यपत्रको छायाँकपि, मेटकार्ड, मासिकड टेप, ग्लु स्टिक, स्केल, पेन्सिल, फाइल, स्टिच मेशिन, पिन आदि ।
	(क) गोष्ठि, तालिम, सेमिनार, सम्मेलन, कार्यशालाको लागि		
	● सहभागिका लागि प्रति सहभागि	१५०।-	
	● प्रशिक्षण कार्यका लागि प्रति प्रशिक्षण	५००।।-	
	(ख) सिप विकास तथा अन्य तालिम कार्यक्रमका लागि		
	● सहभागि (३ दिन प्रति सहभागि)	१५०।-	



	<ul style="list-style-type: none"> <li>• सहभागी (७ दिन भन्दा बढ़ी)</li> <li>• प्रशिक्षण कार्यका लागि (७ कार्य दिन सम्प्रति कार्यक्रम)</li> <li>• प्रशिक्षण कार्यका लागि (३० कार्य दिन सम्प्रति कार्यक्रम)</li> <li>• प्रशिक्षण कार्यका लागि (३० कार्य दिन भन्दा बढ़ी प्रति कार्यक्रम)</li> </ul>	२००/- ३०००/- ५०००/- ७०००/-	
७	संयोजक भत्ता (अधिकतम १५ कार्य दिन सम्प्रतिदिन) १५ दिन पछि	१०००/- ५००/-	एक कार्यक्रममा एक जना संयोजकलाई कार्यक्रमको प्रतिवेदन बुझाएपछि र एक जना सम्प्रति सहयोगी र एक जना का.स.लाई भत्ता दिन सकिनेछ।
८	सहयोगी लेखा/ प्रशासन भत्ता १५ दिन पछि	१०००/- ५००/-	एक कार्यक्रममा संयोजकलाई कार्यक्रम संचालन गर्ने कार्यक्रमको प्रशासनिक र लेखा सम्बन्धी काम प्रतिवेदन तयार गर्न संयोजकलाई सहयोग गर्नको लागि आवश्यक हेरी एक जना राखी भत्ता दिन सकिनेछ। संयोजक तालिम अवधिमा विदा बसेमा भत्ता पाउने छैन र संयोजकको काम सहयोगिले गरे वापत संयोजकले भत्ता पाउने छैन।
९	कार्यालय सहयोगी भत्ता (अधिकतम १५ कार्य दिन सम्प्रतिदिन) १५ दिन पछि प्रतिब्यक्ति प्रतिदिन	५००/- ३००/-	कार्यक्रम स्थलको सरसफाई तथा अन्य कार्यक्रमलाई सहगोग गर्ने लागि एक जना कार्यालय सहयोगले भत्ता दिन सकिनेछ।
१०	सहभागी भत्ता प्रतिब्यक्ति प्रति दिन	५००/- देखि १०००/- सम्म	कार्यक्रम प्रस्तावना तथा लागत अनुमानमा नै सहभागी भत्ता उपलब्ध गराउने गरी स्विकृत गरिएको गोष्ठी, तालिम, सेमिनार, कार्यशालामा सहभागीलाई सहभागी भत्ता बापत कार्यक्रमको प्रकृति र बजेटको अवस्था हेरी प्रतिदिन रु. ५०० देखि रु १०००/- सम्म उपलब्ध गराउन सकिन्छ। तर सिप बिकास तालिममा सहभागी भत्ता उपलब्ध नगराउन पनि सक्नेछ। वा यातायात खर्च मात्र दिन पनि सक्नेछ।
११	विविध (प्रमाण पत्र, पानि, सरसफाई, इत्यादिका लागि) - ७ कार्यदिन सम्प्रति कार्यक्रम - ३० कार्य दिन सम्प्रति कार्यक्रम - ३० कार्य दिन भन्दा बढ़ि प्रति कार्यक्रम	५०००/- १००००/- १५०००/-	
१२	व्यानर प्रतिगोटा	१५००/-	
१३	प्रशिक्षार्थी आवास खर्च	प्रचलित बजार	तालिम आयोजना हुने स्थलमा कुनै सरकारी वा गैर सरकारी निकायको छात्रावास भएमा त्यस्तो निकायले तोकेको दरमा



	दैनिक भ्रमण भत्ता नपाएको खण्डमा खाजा खाना खर्च उपलब्ध गराउने	अनुसारको भाडादर	छात्रावास प्रयोग गर्न सकिने छ, तर अल्पकालिन तालिमका लागि होटल वा सोहि प्रयोजनका लागि घर भाडा लिई खर्च लेख्न पाइने छैन।
१४	तालिम सुविधा (तालिम कक्ष तथा भाडामा लिनु पर्ने उपकरणको भाडा)	प्रचलित बजार दर अनुसार	
१५	तालिम सामाग्री (कच्चा पदार्थ, नुमना, इन्धन, पोकाबन्धीका सामान, खरिद गर्नु पर्ने सानातिना औजार आदि)	प्रचलित बजार दर अनुसार	
१६	बस्तुगत टेवा	५०००।-	बस्तुगत टेवा भन्नाले तालिममा सहभागिलाई नव प्राप्त सीप उपयोग कार्यमा अभिप्रेरित गर्न सहायता स्वरूप प्रदान गरिने बस्तु सम्झानु पर्छ। जस्तै बाखाको माग, मौरिको घार, पशु स्वास्थ्य परिक्षण किटजस्ता चीजबस्तु, साधन वा उपकरण आदि स्वीकृत कार्यक्रममा बस्तुगत टेवा प्रदान गर्ने गरी प्रष्ठ व्यवस्था नभएकोमा बस्तुगत टेवा दिन मिल्दैन।
१७	प्रतिवेदकको पारिश्रमिक (क)पारिश्रमिक (तालिम, सम्पेलन, गोष्ठी र कार्यशाला) ● एक दिनको कार्यक्रममा ● एक दिन भन्दा बढिको कार्यक्रम भए अतिरिक्त थप (ख)खाना बस्न (वास खर्च) (ग) खाजा	१०००।- ५००।-  १०००।- २००।-	प्रतिवेदकको पारिश्रमीक प्रतिवेदन बुझाएपछि मात्र दिन पर्नेछ। प्रति कार्यक्रम रु ५०००।- भन्दा बढि हुनु हुदैन। साथै तालिम संयोजक र प्रतिवेदक एकै व्यक्ति भएमा अतिरिक्त पारिश्रमिक र खाजा/खाना दोहोरो सुविधा पाइने छैन।
१८	यातायात खर्च ● प्रशिक्षक ● सहभागी	गाडिभाडा अनुसार	ओयाम, च्याङ्गापु र फलैंचाबाट आउनु पर्ने सहभागीहरूलाई सार्वजनिक यातायात बापतको खर्च उपलब्ध हुनेछ। तर दैनिक भ्रमण भत्ता उपलब्ध गराउदाको हकमा सहभागी भत्ता, आवास खर्च, खाना खर्च कार्यालयले व्यहोर्ने छैन।
१९	तालिम/गोष्ठी/सेमिनार/कार्यक्रम अनुगमन भत्ता दैनिक	१०००।-	
२०	प्राविधिक विशेषज्ञ आवश्यक पर्ने वा सेसन सञ्चालन गर्ने आधाभन्दा बढी बिषय विज्ञ बाहिरबाट लिनु पर्ने अवस्थामा वा आवासीय रूपमा सञ्चालन गर्नुपर्ने कार्यक्रम कार्यालयबाट सोझौ सञ्चालन गर्न नसकिने भएमा प्रचलित सार्वजनिक खरिद सम्बन्धी कानून बमोजिमको प्रकृयाबाट सेवा खरिद गरी तालिम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न सकिनेछ।		

कृषक, पशुपालक, सहकारी, विद्यालय, आमा समुह, क्लब जस्ता संघ संस्थाको पदाधिकारीलाई भ्रमणमा लानु पर्ने भएमा		गाउँपालिकाको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत कृषक, पशुपालक, सहकारी, विद्यालय, आमा समुह, क्लब जस्ता संघ संस्थाका पदाधिकारीलाई पालिका बाहिर भ्रमणमा लानु परेमा स्पष्ट उद्देश्य, लक्ष, कार्ययोजना, लागत, अनुगमन सहितको प्रस्तावना तयार गरी स्विकृत गराउनु पर्नेछ । उक्त भ्रमणबाट सिकेको उपलब्धि, ज्ञान, सीधफु संघ संस्थामा लागू भएको सुचितता हुनु पर्दछ । भ्रमण भत्ता र यातायात खर्च उपलब्ध गराएमा आवास खर्च उपलब्ध गराइने छैन । आवास खर्च उपलब्ध गराए पनि खाजा र खानाको खर्च व्यहोर्न बाधा पर्नेछैन ।
● यातायात खर्च	प्रचलित दर	
● भ्रमण भत्ता	१०००	
➤ सात दिन सम्मको दैनिक	७००	
➤ ७-१५ दिनको दैनिक		
● आवास खर्च	प्रचलित दर	
● खाजा र खाना दैनिक प्रतिव्यक्ति	१०००	
● मसलन्द/स्टेशनरी प्रतिव्यक्ति	१५०	
● प्रवचन तथा अवलोकन खर्च (प्रति इभेन्ट)	२५००	

### परिच्छेद - ९

#### पानी, बिजुली, टेलिफोन तथा घरभाडा सम्बन्धी व्यवस्था

##### १६. पानी, बिजुली, टेलिफोन तथा घरभाडा

- (१) कार्यालय तथा पदाधिकारीले पानी, बिजुली, टेलिफोन जस्ता सुविधाको प्रयोगमा मितव्ययिता अपनाउनु पर्नेछ ।
- (२) कार्यालयले पानी, बिजुली तथा टेलिफोनको विल समयमै भुक्तानी गरी जरिवाना नतिर्ने र छुट सुविधा लिने व्यवस्था मिलाउनु पर्नेछ ।
- (३) कार्यालयको कामका बाहेक अनावश्यक रूपमा बिजुली र टेलिफोन प्रयोग गर्नु हुदैन ।
- (४) कार्यालय प्रयोजन र कर्मचारी आवासका लागि बाहेक घरभाडामा लिइने छैन । कार्यालयमा उपलब्ध स्थानले नपुग हुने अवस्थामा कारण सहित कार्यपालिकाको निर्णयबाट कार्यालयको कामको लागि घरभाडामा लिनु पर्नेछ ।
- (५) कार्यालयको लागि घरभाडामा लिनु पर्ने अवस्थामा प्रचलित सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली ब्रमोजिमको प्रक्रियाबाट घरभाडामा लिइनेछ ।

### परिच्छेद - १०

#### अन्य सेवा सुविधाहरू सम्बन्धी व्यवस्था

##### १७. अन्य सेवा सुविधाहरू :

१. दरबन्दि अनुसारका कर्मचारीहरुको अभावका कारणले गाउँपालिकामा रहेका सिमित कर्मचारीहरुबाट सेवा प्रवाह गर्नु पर्ने भएकाले कार्यबोझलाई समेत मध्यनजर गढै, कर्मचारीहरुको सामाजिक सुरक्षालाई समेत सुचित गर्न तथा



- कर्मचारीहरूलाई प्रोत्साहन गर्ने वार्षिकरूपमा खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रोत्साहन भत्ताको रूपमा एकमुष्टि उपलब्ध गराइनेछ।
२. जनप्रतिनिधि तथा करारका कर्मचारीहरूले व्यक्तिगत जिवन विमा गरी विमा पोलिसि र प्रिमियम तिरेको रसिद पेश गरेमा स्थायी कर्मचारीले सरकारको तर्फबाट पाउने मासिक बिमा बापतको दरले वार्षिक एकमुष्टि उपलब्ध गराइनेछ।
  ३. गाउँपालिकामा कार्यरत तोकिए बमोजिमका इन्जिनियरिङ सेवाका प्राविधिकहरूलाई फिल्डमा दैनिक रूपमा खटिई गाउँपालिकाको योजना कार्यान्वयनमा गुणस्तरीयता, प्रभावकारीता, द्रुतता कायम गरी समयमा नै योजना सम्पन्न गर्ने कार्यविधि व्यवस्था गरी अतिरिक्त सुविधा उपलब्ध गराइनेछ। अतिरिक्त सुविधा पाउने कर्मचारीले गाउँपालिका क्षेत्रभित्र कुनैपनी भ्रमण भत्ता पाउने छैन।
  ४. गाउँपालिकामा कार्यरत हलुका सवारी चालकलाई कार्यालयको कामको सिलसिलामा पालिका क्षेत्र भित्र जतिसुकै पटक भ्रमण गरे पनि अतिरिक्त सुविधा बापत मासिक रु. ६५०० उपलब्ध गराइनेछ। तर कार्यालयको कामको सिलसिलामा पालिका क्षेत्र भन्दा बाहिर गएको हकमा नियमानुसार भ्रमण भत्ता उपलब्ध गराउन बाधा पर्ने छैन।
  ५. गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरु कार्यालयको कामको सिलसिलामा गम्भीर दुर्घटनामा परी उपचार गर्नु परेमा बढीमा दुई लाख सम्प कार्यालयले उपचार खर्च बापत उपलब्ध गराउनेछ। तर सो उपचारमा लागेको बिल, भरपाई ल्याव रिपोर्ट लगायत अन्य आवश्यक कागजात कार्यालयमा उपलब्ध गराउनु पर्नेछ। यस्तो सुविधा कर्मचारीले पटक-पटक वा एकै पटक गरी लिन सक्नेछ।
  ६. गाउँपालिकामा कार्यरत कर्मचारीहरूको कार्यालयको कामको सिलसिलामा मृत्यु भएमा निजको परिवार, सन्तानीलाई सहानुभुती तथा जीवनयापनमा सहजता उपलब्ध गराउन सहयोग स्वरूप एकमुष्टि रु. पाँच लाख उपलब्ध गराइनेछ।

### परिच्छेद - ११

#### खरिद तथा जिन्सी व्यवस्थापन

##### १८. खरिद सम्बन्धी व्यवस्था :

- (१) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीको लिखित आदेश विना कसैले कुनै मालसामान खरिद गर्न, गराउन हुँदैन।
- (२) मालसामान खरिद सम्बन्धी कारबाही शुरु गर्नु अघि खरिद इकाइले महाशाखा, शाखाबाट आवश्यक पर्ने वस्तुहरूको माग सङ्कलन गरी प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीबाट आवश्यक पर्ने वस्तुहरूको कूल माग स्वीकृत गराउनु पर्नेछ।
- (३) उपदफा (२) बमोजिमको खरिद मागमा देहायका कुरा उल्लेख भएको हुनु पर्नेछ:
  - (क) मालसामानको प्रकार, गुणस्तर, परिमाण सम्बन्धी विवरण,
  - (ख) मालसामान आवश्यक पर्ने समय,
  - (ग) खरिदको अनुमानित मूल्य, र
  - (घ) मूल्य व्यहोरिने स्रोत।
- (४) खरिदको लागि आवश्यक बजेट व्यवस्था नभई खरिद कारबाही शुरु गर्नु हुँदैन।



- (५) कार्यालयले साधारणतया पेशकीलाई निक्षत्साहित गर्नुपर्नेछ । पेशकी फल्गुट नगरी दोहोरापरि पेशकी रकम दिइने छैन । पेशकी रकम समयमै फल्गुट गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ ।
- (६) खारिद सम्बन्धी सम्पूर्ण व्यवस्था सार्वजनिक खारिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम हुनेछ ।

#### १९. जिन्सी व्यवस्थापन :

- (१) कार्यालयमा प्राप्त प्रत्येक जिन्सी सामग्रीको वार्गिकरण गरी सामानको विवरण र मूल्य खुलाई महालेखा परीक्षकले स्वीकृत गरेको ढाँचामा लगत तयार गरी अभिलेख राख्नुपर्नेछ ।
- (२) महाशाखा/शाखामा रहेको कुनै पालसामान मर्मत सम्भार गर्नुपर्ने भए सोको लिखित जानकारी उपयोगकर्ताले प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्नेछ ।
- (३) गाउँपालिकाको प्रत्येक शाखा/ महाशाखा तथा वडा कार्यालयका प्रत्येक कोठामा भएका जिन्सी सामानको अभिलेख सोही कोठामा टाँस गर्नुपर्नेछ ।
- (४) खर्च भएर नजाने प्रत्येक जिन्सी सामग्रीमा जिन्सी सङ्केत नम्बर उल्लेख गर्नुपर्नेछ ।
- (५) आर्थिक वर्ष समाप्त भएको १ महिना भित्र गतवर्षको मौज्दात, चालु वर्षको खारिद, हस्तान्तरण भई प्राप्त सामानको परिमाण र मूल्य एवम् सामानको अवस्था (सबुत, मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने र मिन्हा गर्नुपर्ने) खोली जिन्सी शाखाले जिन्सी प्रतिवेदन तयार गर्नुपर्नेछ ।
- (६) उपदफा (५) बमोजिम तयार भएको प्रतिवेदनको आधारमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतं कर्मचारीले जिन्सी निरीक्षण गरी राय सुझाव सहितको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्नेछ ।
- (७) उपदफा (६) बमोजिमको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले छलफलका लागि कार्यपालिकाको बैठकमा पेश गर्नुपर्नेछ ।
- (८) जिन्सी व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था प्रचलित आर्थिक कार्यविधि ऐन तथा नियमावली बमोजिम हुनेछ

परिच्छेद - १२

#### विविध

२०. दुर्घटना विमा व्यवस्था:- दमकल, एम्बुलेन्स र गाउँबस सञ्चालनको काममा तोकिएका कर्मचारीको लागि कार्यालयले दुर्घटना बीमा गराउनेछ ।

२१. निर्णय गरी खर्च गर्नु पर्ने- कार्यालयले स्वीकृत कार्यक्रम अन्तर्गत कुनै कार्यक्रम, तालीम, गोष्ठी आदि सञ्चालन गर्दा सार्वजनिक खारिद तथा आर्थिक कार्यविधि सम्बन्धी कानून बमोजिम अधिकारप्रपाप सम्बन्धी अधिकारीबाट निर्णय गरेर मात्र सञ्चालन गर्नु पर्नेछ । अधिकारप्रपाप अधिकारीको स्वीकृति बोगर गरेको खर्च भुक्तानी गरिने छैन ।

२२. बाधा अड्काउ फुकाउन सक्ने:- यस निर्देशिकामा लेखिएको कुनै व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा कुनै दिविधा वा बाधा अड्काउ परेमा कार्यपालिकाले आवश्यक निर्णय गरी त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ ।

२३. निर्देशिका संशोधन गर्न सक्ने:- यस निर्देशिकालाई गाउँपालिकाले आवश्यकता महशुस गरेमा कार्यपालिकाले संशोधन गर्न सक्नेछ ।





**अनुसूची १**  
**(दफा ५ को उपदफा (५) सँग सम्बन्धित)**  
**याडवरक गाउँपालिका**  
**गाउँकार्यपालिकाको कार्यालय**  
**कार्यालय कोड नं. : ८०१०१०२०३**  
**दैनिक कार्य सम्पाद विवरण (TIMESHEET)**

### **कर्मचारीको नामः**

पदः

संकेत नं. :

सालः

महिला:

**सम्बन्धित व्यक्तिको सही :**

प्रिति:

## प्रमाणित गर्नेको सही:

मिति:

## अनुसूची-२

**(दफा १ को उपदफा (१) सँग सम्बन्धित)**

**कर्मचारीको लागि मासिक इन्धन सुविधा**

**इन्धन (पेट्रोल/डिजेल लिटरमा)**

क्र. सं.	तह/ पद	पेट्रोल/डिजेल (लि/महिना) (बढीमा)
१	प्रमुख प्रशासकीय अधिकृत (चारपाड्ग्रे)	२००
२	प्रमुख प्रशासकीय अधिकृत (मोटरसाइकल)	३०
३	अधिकृतस्तर (सातौं र आठौं) (चारपाड्ग्रे)	२००
४	अधिकृतस्तर (छैटौं, सातौं र आठौं) (मोटरसाइकल)	२५
५	सहायकस्तर (मोटरसाइकल/स्कुटर)	२०
६	सहयोगी स्तर (मोटरसाइकल/स्कुटर)	१५

### इन्धन सुविधा पाउने आधारहरू

१. पदाधिकारी र कर्मचारीको लागि कार्यालयले उपलब्ध गराएको वा आफै गाडी वा मोटरसाइकल हुनुपर्नेछ ।
२. महिना भरी विदामा रहेको अवस्थामा सो महिनाको इन्धन उपलब्ध गराइने छैन ।
३. मासिक कोटा इन्धन सोही महिना भित्र नलगेमा अर्को महिना थप हुने छैन ।
४. दमकल, एम्बुलेन्स र सरसफाइका साधनमा आवश्यकता अनुसार इन्धन उपलब्ध गराइनेछ ।
५. कार्यालयको सवारी साधन भएमा सर्भिसिङ्गका लागि प्रत्येक तीन महिनामा कार/जिपको लागि पाँच लिटर मोबिल र प्रति मोटरसाइकल एक लिटर मोबिल उपलब्ध हुनेछ ।
६. चारपाड्ग्रे लगायतका सबै सवारी साधन सञ्चालनको लागबुक भरी तोकिएको अधिकारीले प्रमाणित गरेको हुनुपर्नेछ ।

